



# सिस्ने गाउँपालिका

## स्थानीय राजपत्र

खण्ड : ७

संख्या : ५

मिति : २०८०/९/२५

### भाग - २

सिस्ने गाउँपालिकाको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा  
सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८०

#### प्रतावना:

नपालको संविधान २०७२ ले माध्यमिक तह सम्मको शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ज को (१४) ले समेत आधारभूत तहको परीक्षा संचालन, व्यवस्थापन, अनुगमन एवं प्रमाणीकरण गर्ने अधिकार स्थानीय तहलाई दिएको तथा सिस्ने गाउँपालिकामा वद्यार्थीहरूले प्राप्त गर्ने शैक्षिक उपलब्धीको गुणस्तर एवम् मापदण्ड निर्धारणका साथै अनुगमन र परीक्षण गर्ने अधिकार र दायित्व रहेकोले सिस्ने गाउँपालिकाको आधारभूत तहको परीक्षालाई गाउँपालिका भरि व्वस्थित, मर्यादित, विश्वसनीय र त्रुटिरहित गराउनका लागि सहयोग पुग्ने गरी यो आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८० तयार गरिएको छ ।

## संक्षिप्त नाम , प्रारम्भ र परिभाषा

१. १ यो निर्देशिकाको नाम 'आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिका २०७५' रहेको छ ।

१. २ यो निर्देशिका सिस्ने गाउँकार्यपालिकाबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ ।

१. ३ परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा:

(क) मन्त्रालय भन्नाले सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश सम्झनु पर्दछ ।

(ख) निर्देशनालय भन्नाले शिक्षा विकास निर्देशनालय लुम्बिनी प्रदेश सम्झनु पर्दछ ।

(ग) स्थानीय तह भन्नाले सिस्ने गाउँपालिकालाई सम्झनु पर्दछ ।

(घ) विद्यालय भन्नाले वद्यमान ऐन, नियम बमोजिम स्थापना भई सञ्चालनमा रहेका अनुमति प्राप्त वा

स्वीकृति प्राप्त विद्यालयहरु सम्झनु पर्दछ ।

(ड) प्रधानाध्यापक भन्नाले विद्यालयको व्यवस्थापकीय जिम्मेवारी सम्पादनका लागि नियुक्त प्रधानाध्यापकलाई सम्झनु पर्दछ ।

(च) केन्द्राध्यक्ष भन्नाले आधारभूत तहको परीक्षा सञ्चालनका लागि प्रमुखको रूपमा परीक्षा केन्द्रमा खटिएको शिक्षक वा प्रधानाध्यापकलाई सम्झनु पर्दछ ।

(छ) निरीक्षक भन्नाले परीक्षाको निरीक्षण गर्नको लागि तोकिएको व्यक्तिलाई सम्झनु पर्दछ ।

(झ) शिक्षा प्रमुख भन्नाले स्थानीय तहको शिक्षा, युवा तथा खेलकुद शाखा हेर्ने प्रमुखलाई सम्झनु पर्दछ ।

(ज) समिति भन्नाले आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा सञ्चालन एवम् व्यवस्थापन समितिलाई सम्झनु पर्दछ ।

(ट) परीक्षा भन्नाले आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षालाई सम्झनु पर्दछ ।

## परिच्छेद - २

### परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको गठन तथा काम कर्तव्य र अधिकार

२. १ परीक्षा संचालन तथा व्यवस्थापन समितिको गठन: आधारभूत तह उत्तीर्ण परीक्षा संचालन तथा व्यवस्थापन गर्न स्थानीय तहले देहायका पदाधिकारी रहने गरी एक परीक्षा संचालन तथा व्यवस्थापन समिति गठन गर्ने छ ।

(क) गाउँ शिक्षा समितिको संयोजक वा गाउँपालकाको अध्यक्ष

अध्यक्ष

(ख) गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत	सदस्य
(ग) गाउँपालिका भित्र रहेका कक्षा ८ संचालन भएका विद्यालयका प्र अ हरूमध्ये १ जना	सदस्य
(घ) संस्थागत विद्यालयहरूको तर्फबाट १ जना प्र. अ.	सदस्य
(ङ) सम्बन्धित पालिकाको शिक्षा शाखा प्रमुख	सदस्य सचिव
२. ३ परीक्षा संचालन तथा व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारः परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको काम कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ।	
(क) परीक्षा संचालन कार्ययोजना तथा बजेट तयारी गरी स्वीकृत गर्ने।	
(ख) तथ्याङ्क संकलन गरी आवेदन फारम भराउने।	
(ग) प्रश्नपत्र निर्माण, मोडरेसन, शुद्धि लगायतका कार्यहरू गर्ने गराउने।	
(घ) उत्तर कुञ्जिका निर्माण गर्ने गराउने।	
(ङ) प्रश्नपत्र, उत्तरपुस्तिका, ग्रेडसिट लगायत परीक्षाका लागि आवश्यक पर्ने फारमहरू एवं अन्य सामग्रीहरूको व्यवस्था गर्ने गराउने।	
(च) परीक्षा केन्द्र निर्धारण गर्ने।	
(छ) केन्द्राध्यक्ष र निरीक्षकको व्यवस्था गर्ने।	
(ज) केन्द्राध्यक्ष र निरीक्षकहरूको अभिमुखिकरण कार्य गर्ने।	
(झ) उत्तरपुस्तिका ढुवानी एवं संकलनको व्यवस्था मिलाउने।	
(ञ) उत्तरपुस्तिका परीक्षणका लागि आवश्यक व्यवस्था मिलाउने।	
(ट) अंक प्रविष्टि, नतिजा प्रकाशन, ग्रेडसिट वितरण लगायतका कार्यहरू गर्ने गराउने।	
(ठ) नतिजा विष्लेषण गर्ने गराउने।	
(ड) परीक्षा सम्बन्धी थप कार्य गर्नको लागि एक जना कर्मचारीलाई जिम्मेवारी तोक्ने।	
(ढ) पुनःर्योग सम्बन्धी निवेदन पेश भए जाँचबुझ गरी पैतिस दिन भित्र निवेदकलाई जानकारी दिने।	
(ण) नियमित तथा ग्रेड बृद्धि परीक्षा संचालन गर्ने।	
(त) कक्षा ९ मा भर्ना गर्ने आधार तय गर्ने।	

## शिक्षा, युवा तथा खेलकुद शाखा र विद्यालयको भूमिका

३. १ स्थानीय तहमा युवा शिक्षा तथा खेलकुद शाखाको भूमिका: स्थानीय तह अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको भूमिका देहायबमोजिम हुनेछ।

(क) परीक्षार्थीको विवरण संकलन तथा कम्प्यूटर प्रविष्टि गरी तयार भएको विवरण सम्बन्धित

विद्यालयलाई रुजु गराई अध्यावधिक गर्ने।

(ख) निर्धारित ढाँचा अनुसारको परीक्षा आवेदन फारम विद्यालय मार्फत भर्न लगाई संकलन गर्ने गराउने।

(ग) आवेदन फारम भराउँदा सम्बन्धित विद्यालयमा अध्ययन गरेको भए तल्लो कक्षाको मार्कलेजर र अन्य विद्यालयबाट आएको भए मार्कसिट र जन्मदर्ता प्रमाणपत्रको आधारमा आवेदन भर्ने भराउने।

(घ) कम्प्यूटर प्रविष्टि र सिम्बोल नम्बर कायम गर्ने सम्बन्धी काम गर्ने।

उ प्राप्त आवेदनलाई रिजल्ट सिटमा वर्णनुक्रम अनुसार प्रविष्ट गरी प्रवेश पत्र वितरण गर्ने व्यवस्था मिलाउने।

च नतिजा प्रविष्टि गरी अन्तिम निर्णयका लागि परीक्षा संचालन एवं व्यवस्थापन समितिमा पेस गर्ने।

छ परीक्षा सम्बन्धी समितिले तोकिदिएका अन्य कार्यहरू गर्ने।

३. २ विद्यालयको भूमिका: विद्यालयको भूमिका देहायबमोजिम हुनेछ।

(क) स्थानीय तहले माग गरेको तथ्याङ्क समयमा नै उपलब्ध गराउने।

(ख) परीक्षार्थीहरूलाई पछि सम्म नविग्रने गरी आवेदन फारम भर्ने भराउने र आवेदन फाराममा लेखिएका कुराहरू फरक परेमा सच्याउन पालिकामा पत्राचार गर्ने।

(ग) परीक्षा संचालनको लागि स्थानीय तह एवं केनद्राध्यक्षलाई आवश्यक सहयोग गर्ने।

(घ) नतिजाउपर चित्त नबुझ्ने परीक्षार्थीलाई पुनर्योगका लागि आवेदन भरी भराई सम्बन्धित पालिकामा पेश गर्ने।

(ङ) ग्रेड बृद्धि परीक्षाका लागि परीक्षार्थीहरूलाई आवेदन फारम भर्ने भराउने।

(छ) नतिजा प्रकशन पश्चात सम्बन्धित पालिकाबाट ग्रेडसिट उपलब्ध गरी विद्यार्थीहरुलाई वितरण गर्ने व्यवस्था मिलाउने ।

(ज) परीक्षा सञ्चालन सम्बन्धी समितिले तोकेका अन्य कार्यहरु गर्ने ।

#### परिच्छेद ४

##### प्रश्नपत्र निर्माण मोडरेसन एवम् छपाई

४. १ प्रश्नपत्र निर्माणका लागि कक्षा ८ मा पढाउने योग्यता पुगेका विषयगत शिक्षकहरुको रोटर तयार गर्ने ।

४. २ रोटर एवं विज्ञका रूपमा सम्बन्धित कक्षामा अध्यापन गर्ने माथिल्लो योग्यता भएको विषयगत शिक्षकलाई आमन्त्रण गर्ने ।

४. ३ आवश्यक निर्देशन सहित, पाठ्यक्रम, पाठ्यपुस्तक एवं विशिष्टिकरण तालिका अनुसार प्रश्नपत्र एवं उत्तर कुन्जिका निर्माण गर्ने र प्रश्नपत्र बैंक खडा गर्ने ।

४. ४ प्रश्नपत्र बैंकमा रहेका प्रश्नहरुबाट एक- एक सेट प्रश्नपत्र र उत्तर कुन्जिका विषयगत विज्ञबाट मोडरेसन एवं शुद्धाशुद्धि गर्ने ।

४. ५ एक- एक सेट प्रश्नपत्र र उत्तर कुन्जिका कम्प्युटर टाइप गरी गोप्य रूपमा छपाईको व्यवस्था गर्ने ।

४. ६ प्रश्नपत्रको गोपनियतालाई विशेस कडाइ र सजगताका साथ लागू गर्ने र कसैबाट गोपनियता भङ्ग गर्ने कार्य भएमा प्रचलित कानून अनुसार कार्वाही गरिने ।

४. ७ प्रश्नपत्र एवं परीक्षासँग सम्बन्धित सामग्रीहरु केन्द्रगत रूपमा प्याकिङ गर्ने ।

४. ८ टाइपिङ गर्दा केन्द्र. विषय, मिति, संख्या आदि बाहिरी कभरमा प्रष्ट देखिने गरी लेखे ।

४. ९ परीक्षाका लागि आवश्यक सामग्रीहरुको व्यवस्था मिलाउने ।

४. १० सन्दर्भ सामग्रीका रूपमा शिक्षा विकास निर्देशनालयबाट प्रकासित नमूना प्रश्नपत्रको सङ्गालोलाई सहयोगी सामग्री मानी पश्नपत्र निर्माण गर्न सकिने ।

४. ११ परीक्षाको माध्यम भाषा नेपाली अंग्रेजी वा दुवै हुने र प्रश्नपत्र पनि दुवै भाषामा छपाई गर्न सकिनेछ ।

## **परीक्षामा संलग्नहरूको सेवा सुविधा तथा मूल्य निर्धारण सम्बन्धी व्यवस्था**

४.१२ (१) माथि उल्लेखित परीक्षा संचालननार्थ आवश्यक सामग्रीहरूको खर्च तथा व्यवस्थापन सम्बन्धी कार्यमा संलग्न पदाधिकारीहरू तथा कर्मचारीहरूले तपसिल बमेजिमको सेवा सुविधा पाउनेछन्।

क) पदाधिकारी बैठक भत्ता प्रति बैठक	रु. १५००/-
ख) विषयगत प्रश्न निर्माण रोटर प्रति सेट	रु. १५००/-
ग) वस्तुगत प्रश्न निर्माण प्रति सेट	रु. २०००/-
घ) उत्तरपुस्तिका परिक्षण विषयगत प्रति उपु	रु. ३०/-
ङ) वस्तुगत उत्तरपुस्तिका परिक्षण प्रति उपु	रु. २०/-
च) विषयगत प्रश्नपत्र टाइप प्रति सेट	रु. ५००/-
छ) वस्तुगत प्रश्नपत्र टाइप प्रति सेट	रु. १५००/-
ज) रजिष्ट्रेसन फाराम प्रति पिस	रु. १०/-
झ) समस्टिगत फाराम प्रति पिस	रु. १५/-
ज) प्रश्नपत्र छपाई प्रति विद्यार्थी	रु. ५५/-
ट) उत्तरपुस्तिका छपाई प्रति पिस	रु. १०/-
ठ) ग्रेडसिट खाली पेपर १५० ग्रामको प्रति पिस	रु. २०/-
ड) ग्रेडसिट छपाई सहित १५० ग्रामको प्रति पिस	रु. ९०/-
ढ) मार्क लेजर नेपाली कागज तीन प्रते प्रति पिस	रु. १३५/-

- २) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ । बैठकमा उपाध्यक्ष र सामाजिक विकास समितिका संयोजकलाई आमन्त्रण गर्न सकिनेछ । आमन्त्रित पदाधिकारीहरूले पदाधिकारी सरहको भत्ता पाउने छन् ।
- ३) परीक्षामा संलग्न हुने कर्मचारीले पाउने सेवा सुविधा
- |  |           |
|--|-----------|
| क केन्द्राध्यक्ष (राप तृतीय वा सो सरह)           | रु १५००/- |
| ख सहायक केन्द्राध्यक्ष (राप अनं प्रथम वा सो सरह) | रु १२००/- |
| ग निरिक्षक                                       | रु १०००/- |
| घ कार्यालय सहयोगी                                | रु ५००/-  |
- ४) अनुगमनमा खटिएका पदाधिकारीले पाउने सेवा सुविधा
- |                    |           |
|--------------------|-----------|
| प्रति दिन एकमुष्टि | रु १५००/- |
|--------------------|-----------|

## परिच्छेद- ५

### केन्द्राध्यक्षको काम कर्तव्य र अधिकार

५. १ केन्द्राध्यक्षको काम कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ।
- (क) आधारभूत तह (कक्षा द) उत्तीर्ण परीक्षा संचालन तथा व्यवस्थापन समितिले तोकेको परीक्षा केन्द्रमा शान्तिपूर्ण वातावरणमा मर्यादित ढंगबाट परीक्षा तालिका अनुसार परीक्षा संचालन गर्ने ।
- (ख) परीक्षा संचालनको लागि समितिको निर्णय अनुसार निर्धारित संख्यामा सहायक केन्द्राध्यक्ष, निरीक्षक तथा अन्य कर्मचारीको व्यवस्था गर्ने ।
- (ग) परीक्षा शुरु हुनु भन्दा एक दिन अघि परीक्षा केन्द्रमा पुगी जनशक्ति व्यवस्थापन, भौतिक व्यवस्थापन, सिट प्लान लगायतका कार्य गर्ने ।
- (घ) सम्बन्धित पालिकाबाट उत्तर पुस्तिका, प्रश्नपत्र लगायत परीक्षा संचालन सामग्री रुजु गरी बुझ्ने र गोप्य एवं सुरक्षित साथ राख्ने व्यवस्था मिलाउने ।

- (ङ) दृष्टिविहिन र दुवै हात नचल्ने परीक्षार्थीका लागि कक्षा ७ मा अध्ययनरत विद्यार्थीलाई सम्बन्धित विद्यालयको सिफारिसमा लेखे सहयोगिको रूपमा राखे व्यवस्था मिलाउने ।
- (च) निर्धारित समयभित्र परीक्षा दिन नसक्ने दृष्टिविहीन, सुस्तश्ववण, वहिरा, सुस्तमनस्थिति भएका वा शारीरिक कारणले अपाङ्गता भएका परीक्षार्थीको अपाङ्गताको प्रकृति हेरी बढिमा एक घण्टा सम्मको थप समय उपलब्ध गराउने ।
- (छ) परीक्षामा खटिने सबै कर्मचारीहरूलाई परीक्षा संचालन सम्बन्धी अभिमुखिकरण गराउनुका साथै परिचय पत्रको व्यवस्था गर्ने ।
- (ज) परीक्षार्थीहरूको प्रवेश पत्र वतरण गर्नुको साथै परीक्षा समयावधिभर प्रवेश पत्र देखिने गरी पहिरिने व्यवस्था मिलाउने ।
- (झ) परीक्षार्थीहरूलाई अनिवार्य रूपमा आफ्नो विद्यालयको पोशाक लगाई परीक्षा केन्द्रमा आउने व्यवस्था मिलाउने ।
- (ज) परीक्षा अवधिभर परीक्षासँगल सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिलाई परीक्षा केन्द्रमा प्रवेश गर्न रोक लगाउने ।
- (ट) परीक्षाहलमा प्रतिबेन्च २ जनाको दरले परीक्षार्थीहरूको लागि फर्निचरको व्यवस्था गर्ने ।
- (ठ) परीक्षाका लागि प्रकाशयुक्त र सफा कक्षा कोठाको प्रयोग गर्ने ।
- (ड) छात्रा, छात्रको लागि अलगै शौचालयको व्यवस्था गर्ने ।
- (ढ) परीक्षा शुरु हुनु भन्दा ३० मिनेट अगाडी परीक्षार्थीहरूलाईप परीक्षाहलमा प्रवेशको लागि व्यवस्था मिलाउने र सिट प्लान चार्ट बाहिर ढोकामा टाँस गर्ने ।
- (ण) परिक्षा केन्द्रमा परीक्षार्थीहरूका लागि शुद्ध पिउने पानीको आवश्यक व्यवस्था गर्ने ।
- (त) प्राप्त प्रश्नपत्रको प्याकेट बाहिर विषय, मिति, संख्या लेखिए अनुसारको भए नभएको रुजु गर्ने ।
- (थ) परीक्षा शुरु हुनु भन्दा १५ मिनेट अगावै प्रश्नपत्रको प्याकेट खोली लेखिएको विवरण अनुसार भित्र संख्या रुजु गरी परीक्षाहलमा वतरणको लागि निरीक्षकलाई उपलब्ध गराउने ।

- (द) प्रश्न पत्र अपुग भएमा तत्काल फोटोकपी गरी परीक्षार्थीलाई वितरण गर्ने र सम्भव भए प्रति विद्यार्थी एक एक प्रति र सम्भव हुन नसके एक बेन्चमा एक सेट प्रश्नपत्र उपलब्ध गराउने ।
- (ध) परीक्षार्थीलाई एक भन्दा बढि प्रश्न पत्र उपलब्ध नगराउने ।
- (न) बढि भएमा प्रश्नपत्र केन्द्राध्यक्षले सुरक्षित रूपमा राख्ने ।
- (प) भूलवस सम्बन्धित विषयको प्रश्नपत्र नभएको खण्डमा सम्बन्धित विषय शिक्षकलाई बोलाई प्रश्नपत्र निर्माण गर्न लगाउने र फोटोकपी गरी वितरण गर्ने एवं सोको एक प्रति सम्बन्धित पालिकामा पेश गर्ने ।
- (फ) परीक्षार्थीहरुका उत्तर पुस्तिकाहरु प्रत्येक दिनको विषयगत रूपमा अलग अलग चलानी सहित प्याकिड एवं खामबन्दी गरी बाहिर विषय, मिति, केन्द्र र संख्या उल्लेख गरी तोकिएको परीक्षण केन्द्रमा पठाउने ।
- (ब) प्रत्येक दिन उत्तर पस्तिकाको पोका बन्द गरेपछि पोकाको बाहिर केन्द्राध्यक्ष र निरीक्षकले अनिवार्य रूपमा सहि गर्ने ।
- (भ) परीक्षामा निश्कासित परीक्षार्थीहरुको उ. पु. अलगै खामबन्दी गरी कैफियत जनाई सम्बन्धित पालिकाको शिक्षा शाखामा बुझाउने ।
- (म) परीक्षार्थीको हाजिरी, एक प्रति चलानी र समष्टिगत फाराम परीक्षा समाप्त भए लगतै पालिकामा पेश गर्ने ।
- (य) यसमा उल्लेख नभएका अन्य कुराहरु स्थानीय तहको परीक्षा संचालन समितिले दिइएका निर्देशन एवम् माध्यमिक शिक्षा परीक्षाको निर्देशिका बमोजिम हुने गरी गर्ने गराउने ।

## **परिच्छेद- ६**

**उत्तरपस्तिका परीक्षण टेबुलेसन एवम् नतीजा प्रकाशन सम्बन्धी व्यवस्था**

६. १ परीक्षा समाप्त भएको अर्को दिन सम्म परीक्षा केन्द्रबाट परीक्षण केन्द्रमा उत्तर पस्तिका सङ्कलन गरिकसक्ने ।
६. २ परीक्षण केन्द्रको जिम्मेवारी एक जना कर्मचारीलाई तोक्ने ।

६. ३ परीक्षणका लागि रोप्त तयारी र परीक्षण सम्बन्धी अभिमुखिकरण गर्ने गराउने ।
६. ४ सकभर कोडिङ डिकोडिङको व्यवस्था मिलाउने ।
६. ५ निश्चित अवधिमा निश्चित उत्तरप्रस्तिका मात्र परीक्षण गर्ने व्यवस्था मिलाउने ।
६. ६ परीक्षण सम्बन्धि निर्देशन तयार गर्ने र सोको अध्ययन गरी सोही अनुसार गर्न लगाउने ।
६. ७ परीक्षण सँग सँगै तोकिए बमोजिमका विषयका संख्यामा संपरीक्षण गर्ने व्यवस्था मिलाउने ।
६. ८ लुज सिटमा प्राप्ताङ्क टेबुलेसन गर्ने गराउने ।
६. ९ परीक्षण गरिएका उत्तर पुस्तिकाहरु सुरक्षित रूपमा राखे ।
६. १० सफ्टवेरको प्रयोग गरी ग्रेड लेजर र ग्रेड सिट तयार गर्ने ।
६. ११ नतिजा प्रकाशनका लागि परीक्षा संचालन तथा व्यस्थापन समितिको बैठकमा नतिजा पेश गर्ने ।
६. १२ ग्रेड सिट तयार गर्दा नेपाल सरकारले प्रयोग गरेको शैक्षिक व्यवस्थापन सूचना प्रणाली (EMIS) को प्रयोग गर्ने ।
६. १३ परीक्षार्थीहरूले प्राप्त गरेको नतिजाको ग्रेडिङ गर्दा विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि २०७२, बमोजिम गर्ने ।

#### **परिच्छेद- ७**

##### **परीक्षार्थीहरूले पलना गर्नुपर्ने आचारसंहिता**

७. १ परीक्षा अवधिभर प्रत्येक दिन प्रवेश पत्र साथमा लिई परीक्षा केन्द्रमा जानु पर्नेछ ।
७. २ सिट प्लन अनुसार तोकिएको स्थानमा बसेर परीक्षामा समिलित हुनु पर्नेछ ।
७. ३ मूल उत्तर पुस्तिकाको बाहिरी पानामा लेखु पर्ने सि. नं. नाम मिति विषय आदि प्रष्टरूपमा बुझिने गरी लेखुपर्ने र पहिलो पानाको भित्री पेजमा केही नलेखी खाली छोड्नु पर्नेछ ।
७. ४ उत्तर पस्तिकाको दायाँ किनारमा १ .५ इन्च खाली ठाउँ छोडि लेखु पर्नेछ ।
७. ५ प्रत्येक प्रश्नको उत्तर दिँदा प्रश्न नं. अनिवार्यरूपमा लेखु पर्नेछ ।
७. ६ प्रत्येक प्रश्नको उत्तर लेखिसकेपछि एक दुई लाइन खालिछोडि अर्को प्रश्नको उत्तर लेखु पर्नेछ ।
७. ७ उत्तर पुस्तिकाको दुवै पानामा लेखे र भुलवस खालि हुन गएमा \* लेखु पर्नेछ ।

७. ८ प्रत्येक पेजमा लेखिसकेपछि अर्को पेजमा लेखु पर्दा पेज तल पट्टी P.T.O. लेखु पर्नेछ ।
७. ९ थप उत्तर पुस्तिकालाई मूल उत्तर पुस्तिकामा नछुट्टीने गरी स्टीच गर्नु पर्ने छ ।
७. १० परीक्षा हल भित्र लिन निषेध गरिएका सामग्रीहरु जस्तै: किताव, कपी, नोटबुक, गाईड, गेस पेपर, चिट, मोबाइल, मेमोरी भएका क्यालकुलेटर लगायतका सामग्रीहरु परीक्षामा लिएर जान पाइने छैन ।
७. ११ आफ्नो उत्तर पुस्तिका अरुले पढ्न र नक्कल गर्ने गरी देखाउन पाइने छैन ।
७. १२ परीक्षामा खटिएका व्यक्तिबाट परीक्षाका लागि खानतलासी लिन खोजेमा हार्दिकतापूर्वक स्वीकार गर्नु पर्नेछ ।
७. १३ परीक्षामा कालो वा निलो एकै किसिमको मसी प्रयोग गर्नु पर्नेछ । मसी बदल्नु परेमा निरीक्षकको सही गराउनु पर्नेछ ।
७. १४ परीक्षालाई व्यवस्थित, मर्यादित एवं अनुशासित बनाउन केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक एवं परीक्षामा खटिने अन्य पदाधिकारीलाई आवश्यक सहयोग गर्नु पर्नेछ ।
७. १५ परीक्षाका लागि दिइएका निर्देशनहरुको पूर्णरूपमा पालना गर्नु पर्नेछ ।

#### **परिच्छेद- ८**

**सहायक केन्द्राध्यक्ष, निरीक्षक र अन्य कर्मचारीहरुको काम, कर्तव्य र दायित्व**

**८. १ सहायक केन्द्राध्यक्षको काम, कर्तव्य र दायित्व: सहायक केन्द्राध्यक्षको काम, कर्तव्य र दायित्व देहायबमोजिम हुनेछ:**

- (क) परीक्षामा खटिने निरीक्षक र कर्मचारीको नियुक्ति पत्र र परिचयपत्रको व्यवस्था गर्ने ।
- (ख) परीक्षामा खटिने निरीक्षकलाई निरन्तर दोहोरो नपर्ने गरी परीक्षाहलमा खटाउनको लागि केन्द्राध्यक्षलाई सिफारिस गर्ने ।
- (ग) प्रत्येक कोठाको हाजिरी अनुसार उ. पु. भए नभएको रुजु गर्ने ।
- (घ) परीक्षाको लागि आवश्यक फर्निचर र सिट प्लान सम्बन्धी कार्य गर्ने ।
- (ङ) परीक्षासँग सम्बन्धित प्रशासनिक कार्य गर्ने ।
- (च) प्रवेश पत्रको प्रतिलिपि माग गर्ने परीक्षार्थीलाई सोको प्रतिलिपि उपलब्ध गराउने ।

(छ) केन्द्राध्यक्षले तोकिएका अन्य कामहरु गर्ने गराउने ।

**८. २ निरीक्षकको काम, कर्तव्य र दायित्वः** निरीक्षकको काम कर्तव्य र दायित्व देहायबमोजिम हुनेछ

(क) तोकिएको परीक्षाहलमा उपस्थित भई परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउने ।

(ख) सिट प्लान कार्यमा सहयोग गरी परीक्षार्थीहरुलाई तोकिएको सिटका बस्न सहजिकरण गर्ने ।

(ग) मूल उत्तर पुस्तिकाको तोकिएको स्थानमा परीक्षार्थीले आफ्नो नाम, सि. नं. विषय, केन्द्र लगायतका विवरण प्रष्टसँग लेखे नलेखेको रुजु गर्ने ।

(घ) परीक्षार्थीलाई दिइएको उत्तर पुस्तिकामा केन्द्राध्यक्षको दस्तखत भए - नभएको रुजु गर्ने ।

(ङ) उत्तर पुस्तिकाको वायाँ किनारमा १. ५ इन्च मार्जिन छोडि परीक्षार्थीलाई लेखे निर्देशन दिने ।

(च) खालि पृष्ठ वा खालिस्थान हुन आएमा \* गर्न लगाउने ।

(छ) परीक्षार्थीहरुले लिइएका पुस्तक, गाईड लगायतका परीक्षासंग असम्बन्धित सामग्रीहरु परीक्षा संचालन हुनु अगावै परीक्षाहल बाहिर राख्न लगाउने ।

(ज) परीक्षार्थीहरुको सिम्बोल नं. अनुसार उत्तर पस्तिकाको क्रम मिलाएर राख्ने ।

(झ) मूल उत्तर पुस्तिकामा अनिवार्यरूपमा निरीक्षकले दस्तखत गर्ने ।

(ञ) थप उत्तर पुस्तिका थप्ने परीक्षार्थीहरुको मूल उत्तर पस्तिकामा एक + गर्दै जाने र थप मा सही गर्ने ।

(ट) परीक्षार्थीले प्रयोग गर्ने मसि फरक भएमा सो स्थानमा हस्ताक्षर गर्ने ।

(ठ) परीक्षार्थीलाई बाहिर पठाउदा पालैपालो गरी पठाउने ।

(ड) सबै परीक्षार्थीहरुप्रति समान व्यवहार गर्ने ।

(ढ) परीक्षा शुरु भएको एक घण्टा बितेपछि मात्र परीक्षार्थीहरुलाई परीक्षाहलबाट बाहिर जाने व्यवस्था मिलाउने ।

(ण) परीक्षार्थीहरुलाई खानतलासी पश्चात परीक्षाहलमा प्रवेश गराउने ।

(त) प्रश्नपत्र वितरण गरीसकेपछि अधिल्लो पेजको माथिल्लो भागमा सि. नं. लेख लगाउने ।

(थ) परीक्षामा अनुचित कार्य गर्न खोज्ने परीक्षार्थीहरूलाई सम्झाउने चेतावनी दिने र सो गर्दा पनि नसुधिएमा निश्कासन गर्नका लागि केन्द्राध्यक्षलाई सिफारीस गर्ने ।

(द) प्रवेश पत्र एवं उत्तर पस्तिकामा दिएका निर्देशनहरू अनिवार्यरूपमा पालना गर्न लगाउने ।

(ध) केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षले तोकिदिएका अन्य कार्य गर्ने ।

८. ३ सहायक कर्मचारीको काम, कर्तव्य र दायित्वः परीक्षामा खटिएका सहायक कर्मचारीहरूको काम, कर्तव्य र दायित्व देहायबमोजिम हुनेछ ।

(क) सिट प्लानका लागि केन्द्राध्यक्षलाई सहयोग गर्ने ।

(ख) उत्तर पुस्तिका थप उत्तर पस्तिका हाजिरी लगायतका सामग्रीहरू परीक्षाहलमा लैजाने र परीक्षा पश्चात सङ्कलन गर्न आवश्यक सहयोग गर्ने ।

(ग) परीक्षाहलमा परीक्षार्थीहरूलाई पिउने पानी लगायत अन्य आवश्यक कुराहरू उपलब्ध गराउने ।

(घ) केन्द्राध्यक्ष सहायक केन्द्राध्यक्ष र निरीक्षकको निर्देशनअनुसार परीक्षा सम्बन्धी अन्य कार्य गर्ने ।

## परिच्छेद- ९

### विविध

९.१ स्थानीय तहबाट प्राप्त हुने परीक्षा सामग्रीहरूः परीक्षा केन्द्र सञ्चालनका लागि स्थानीय तह एवम् पालिकाबाट देहायका समग्रीहरू प्राप्त हुनेछन् ।

(क) परीक्षा सञ्चालन निर्देशिका ।

(ख) प्रश्नपत्र ।

(ग) उत्तर पुस्तिका र थप उत्तर पुस्तिका ।

(घ) परीक्षार्थीको नाम थर सि नं जन्म मिति आदि उल्लेख भएको समष्टिगत फाराम ।

(ङ) प्रवेश पत्र ।

(च) परीक्षासँग सम्बन्धित फारामहरू परीक्षार्थी हाजिरी चलानी परीक्षा प्रतिवेदन कर्मचारी हजिरी पारीश्रमिक एवम् भत्ताको भर्पाई आदि ।

**९. २ भत्ता तथा पारिश्रमिकः** पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले परीक्षा समिति पदाधिकारी, परीक्षामा खटिने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र अन्य कर्मचारीहरूका लागि पारिश्रमिकको व्यवस्था गर्न सक्नेछ। यसरी प्रदान गरिने पारिश्रमिकमा नियमानुसार करकट्टी गरी वितरण गरिनेछ र सोको एकप्रति भर्पाई र हाजिरी परीक्षा समाप्त भएको सात दिनभित्र सम्बन्धीत पालिकाको आर्थिक प्रशासन शाखामा पेश गर्नु पर्नेछ।

**९ .३ परीक्षा केन्द्रको व्यवस्थापनः** परीक्षा केन्द्रको व्यवस्था सम्बन्धित विद्यालय वा आवश्यकतानुसार भौगोलिक अवस्था हेरी गर्न सकिनेछ र परीक्षा केन्द्र तारबार, शौचालय, खानेपानी, उपयूक्त उज्यालो, अपाङ्ग मैत्री र हरेक हिसावले सुविधाजनक हुनु पर्नेछ।

**९ .४ परीक्षाको अनुगमनः** परीक्षालाई व्यवस्थित, मर्यादित एवं अनुशासित बनाउन परीक्षा संचालन समिति, स्थानीय तह लगायत परीक्षा अनुगमनका लागि खटिने व्यक्तिहरूबाट अनुगमन गर्ने व्यवस्था मिलाउने र अनुगमन गर्दा निरीक्षण पुस्तिकामा परीक्षा संचालन सम्बन्धी राम्रा पक्ष र सुधार गर्नु पर्ने पक्षहरू उल्लेख गर्नुका साथै प्रतिवेदन तयारी र त्यसको संप्रेषण गर्ने व्यवस्था मिलाउनु पर्नेछ।

**९. ५ परीक्षा समिक्षा:** परीक्षा समाप्त भए लगतै परीक्षामा खटिने केन्द्राध्यक्ष, समितिका पदाधिकारी एवं अनुगमन कर्ताको संयुक्त बैठकबाट परीक्षाको समिक्षा गर्ने र आगामी परीक्षाका लागि पृष्ठपोषण लिने दिने व्यवस्था मिलाउनु पर्नेछ।

**९. ६ पुनःर्योगको व्यवस्था:** स्थानीय तहको आवश्यकता र अवस्थालाई मध्यनजर गरी उत्तीर्ण हुनका लागि तोकिएको न्युनतम ग्रेड नल्याउने वा आफूले प्राप्त गरेको ग्रेडमा चित नबुझेका परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको मितिले ७ दिन भित्र रु. १०००/- शुल्क तिरी पुनःर्योगका लागि निवेदन पेश गर्न सकिनेछ।

**९ .७ पुनःपरीक्षाको व्यवस्था:** दुई वा सो भन्दा बढि विषयमा डि वा सो भन्दा कम ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूका लागि समिति वा समितिले तोकेको विद्यालयले पुनःपरीक्षा सञ्चालन गर्न सक्नेछ। यस्ता परीक्षार्थीहरूको नयाँ भर्नाको समय समाप्त हुनु अगावै प्रकाशन भइसकेको हुनुपर्नेछ।

## परिच्छेद १०

**निर्देशिकाको बचाउ, खारेजी, संशोधन र व्याख्या**

१०.१ यो निर्देशिका अन्तर्गत लेखिएजति कुरामा सोही बमोजिम र नलेखिएको कुरामा प्रचलित नेपाल कानून बमोजिम हुनेछ साथै यो निर्देशिका प्रारम्भ भएपछि आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७५, खारेज भएको मानिने छ।

१०. २ यस निर्देशिकाको संशोधन तथा परिमार्जन गाउँकार्यपालिकाको बैठकबाट गर्न सकिनेछ।

१०. ३ यो निर्देशिका संघीय एवम् यस प्रदेश सरकारको प्रचलित शिक्षा ऐन तथा नियमावली, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन र स्थानीय सरकार सञ्चालन ऐनसँग बाझिएको खण्डमा बाझिएको हदसम्म अमान्य हुनेछ।

१०. ४ यस निर्देशिकामा भएको प्रावधानलाई थप स्पष्ट गर्नुपर्ने भएमा गाउँकार्यपालिकाको व्याख्या अन्तिम हुनेछ।